

Jhn

Chapter 16

Nepali Interlinear

Reference: Nepali ERV

1 ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.
यी-कुराहरू मैले-भनेको-छु तिमीहरूलाई ताकि नहोस् ठोकर-खाओ।
[G3778](#) [G2980](#) [G4771](#) [G2443](#) [G3361](#) [G4624](#)

“मैले यी कुराहरू तिमाहरूलाई भने ताकि तिमीहरूले आफ्नो विश्वास हराउने छैनौ।

2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς; ἀλλ' ἔρχεται ὥρα, ἵνα πᾶς ὁ
सभाघरबाट-निकालिनेछन् गर्नेछन् तिमीहरूलाई; बरु आउँछ समय, जब हरेक जसले
[G0656](#) [G4160](#) [G4771](#) [G0235](#) [G2064](#) [G5610](#) [G2443](#) [G3956](#) [G3588](#)
ἀποκτείνας ὑμᾶς, δόξη λατρείαν προσφέρειν τῷ Θεῷ;
मार्छ तिमीहरूलाई, ठान्नेछ सेवा चढाउँदैछ त्यो परमेश्वरलाई।
[G0615](#) [G4771](#) [G1380](#) [G2999](#) [G4374](#) [G3588](#) [G2316](#)

तिनीहरूले तिमीहरूलाई सभा घरहरूबाट बाहिर निकालिदिने छन्। समय आउँदैछ ताकि मानिसहरूले तिमीहरूलाई मारेर परमेश्वरको सेवा गर्दछौ भन्ने सोच्नेछन्।

3 καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα, οὐδὲ ἐμέ.
र यी-कुराहरू गर्नेछन्, किनभने चिनेनन् चिनेनन् ती पितालाई, न-त मलाई।
[G2532](#) [G3778](#) [G4160](#) [G3754](#) [G3756](#) [G1097](#) [G3588](#) [G3962](#) [G3761](#) [G1473](#)

मानिसहरूले यी सबै कुराहरू गर्नेछन् कारण न त तिनीहरूले पितालाई चिनेका छन् न त मलाई नै चिन्दछन्।

4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν,
तर यी-कुराहरू मैले-भनेको-छु तिमीहरूलाई, ताकि जब आउँछ त्यो समय तिनीहरूको,
[G0235](#) [G3778](#) [G2980](#) [G4771](#) [G2443](#) [G3752](#) [G2064](#) [G3588](#) [G5610](#) [G0846](#)
μνημονεύετε αὐτῶν, ὅτι ἐγὼ εἶπον ὑμῖν. ταῦτα δὲ ὑμῖν ἔξ
सम्झना-गर तिनीहरूका, कि मैले भनेको-थिएँ तिमीहरूलाई। यी-कुराहरू तर तिमीहरूलाई सुरुबाट
[G3421](#) [G0846](#) [G3754](#) [G1473](#) [G3004](#) [G4771](#) [G3778](#) [G1161](#) [G4771](#) [G1537](#)
ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ' ὑμῶν ἦμην.
सुरुबाट भनिँ भनिँ, किनभने तिमीहरूसँग तिमीहरूसँग थिएँ।
[G0746](#) [G3756](#) [G3004](#) [G3754](#) [G3326](#) [G4771](#) [G1510](#)

यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं। “मैले यी कुराहरू तिमीहरूलाई शुरुमा भनिँ, किनभने म त्यस बेला तिमीहरूसँगै थिएँ।

5 ὅν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεις ἐξ ὑμῶν
अब तर जान्छु उहाँकहाँ जसले पठाउनुभयो मलाई, र कसैले-पनि तिमीहरूबाट तिमीहरूबाट
[G3568](#) [G1161](#) [G5217](#) [G4314](#) [G3588](#) [G3992](#) [G1473](#) [G2532](#) [G3762](#) [G1537](#) [G4771](#)
ἐρωτᾷ με, Ποῦ ὑπάγεις?
सोध्दैन मलाई, कहाँ जान्छौ?
[G2065](#) [G1473](#) [G4226](#) [G5217](#)

अब म उहाँकैमा गइरहेकोछु जसले मलाई पठाउनुभयो। तर तिमीहरू कसैपनि मलाई सोध्नेनौ, ‘तपाईं कहाँ गइरहुन भएको छ?’

6 ἄλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἢ λύπη πεπλήρωκεν ὑμῶν τὴν
 तर किनभने यी-कुराहरू मैले-भनेको-छु तिमीहरूलाई, त्यो शोक भरिदिएको-छ तिमीहरूको तिमीहरूको
[G0235](#) [G3754](#) [G3778](#) [G2980](#) [G4771](#) [G3588](#) [G3077](#) [G4137](#) [G4771](#) [G3588](#)

καρδίαν.

हृदयलाई।

[G2588](#)

तिमीहरूका हृदय उदासिनताले भरिएको छ किनभने मैले तिमीहरूलाई ती कुराहरू भने।

7 ἄλλ' ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ
 तर म तिमीहरूलाई सत्य भन्छु तिमीहरूलाई, राम्रो-हुन्छ तिमीहरूका-लागि कि म
[G0235](#) [G1473](#) [G3588](#) [G0225](#) [G3004](#) [G4771](#) [G4851](#) [G4771](#) [G2443](#) [G1473](#)

ἀπέλθω; ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ
 जाऊँ; यदि किनभने गएँ गएँ, ती सहायक आउनुहुन्न आउनुहुन्न आउनुहुन्न
[G0565](#) [G1437](#) [G1063](#) [G3361](#) [G0565](#) [G3588](#) [G3875](#) [G3756](#) [G3361](#) [G2064](#)

πρὸς ὑμᾶς; ἐὰν δὲ πορευθῶ, πέψω αὐτὸν πρὸς ὑμᾶς.
 तिमीहरूकहाँ तिमीहरूकहाँ; तर-यदि तर गरँ, पठाउनेछु उहाँलाई तिमीहरूकहाँ तिमीहरूकहाँ।
[G4314](#) [G4771](#) [G1437](#) [G1161](#) [G4198](#) [G3992](#) [G0846](#) [G4314](#) [G4771](#)

तर म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किन? किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइनु भने, सहायक तिमीहरूकहाँ आउने छैन।

8 καὶ ἐλθὼν, ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας, καὶ
 र आउनुभएपछि, उहाँले दोषी-ठहराउनुहुनेछ यो संसारलाई पापको-विषयमा पापको-विषयमा, र
[G2532](#) [G2064](#) [G1565](#) [G1651](#) [G3588](#) [G2889](#) [G4012](#) [G0266](#) [G2532](#)

περὶ δικαιοσύνης, καὶ περὶ κρίσεως;
 धार्मिकताको-विषयमा धार्मिकताको-विषयमा, र न्यायको-विषयमा न्यायको-विषयमा:
[G4012](#) [G1343](#) [G2532](#) [G4012](#) [G2920](#)

“जब सहायक आउँछन्, उहाँले संसारलाई यी विषयहरूमा प्रमाण दिनु हुनेछ: पापको विषय, धार्मिकताको विषय र न्यायको विषयमा।

9 περὶ ἁμαρτίας μὲν, ὅτι οὐ πιστεῦσιν εἰς ἐμέ;
 पापको-विषयमा पापको-विषयमा चाहिँ, किनभने विश्वास-गर्दैनन् विश्वास-गर्दैनन् ममा ममा;
[G4012](#) [G0266](#) [G3303](#) [G3754](#) [G3756](#) [G4100](#) [G1519](#) [G1473](#)

सहायकले मानिसहरूको जीवनमा पाप छ भनेर प्रमाण गर्नेछन् किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्।

10 περὶ δικαιοσύνης δὲ, ὅτι πρὸς τὸν Πατέρα ὑπάγω, καὶ
 धार्मिकताको-विषयमा धार्मिकताको-विषयमा चाहिँ, किनभने पिताकहाँ पिताकहाँ पिताकहाँ जान्छु, र
[G4012](#) [G1343](#) [G1161](#) [G3754](#) [G4314](#) [G3588](#) [G3962](#) [G5217](#) [G2532](#)

οὐκέτι θεωρεῖτέ με;
 अब-उसो देख्दैनौ मलाई;
[G3765](#) [G2334](#) [G1473](#)

उसले मेरो धार्मिकताको प्रमाण तिमीहरूलाई गराउनेछन्, किनभने म पिताकहाँ नै गई रहेछु। तब तिमीहरूले मलाई फेरि देख्नेछैनौ।

11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου
 न्यायको-विषयमा चाहिँ न्यायको-विषयमा, किनभने यस यस शासक यस संसारको यस
[G4012](#) [G1161](#) [G2920](#) [G3754](#) [G3588](#) [G0758](#) [G3588](#) [G2889](#) [G3778](#)

κέκριται.

दोषी-ठहरिएको-छ।

[G2919](#)

अनि सहायकले न्यायको विषयमा सत्य कुराको प्रमाण संसारलाई गराउने छ, किनभने यस संसारको शासकलाई पहिल्यै नै जाँची सकेकोछ।

12 Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι.
 अझै धेरै-कुरा छन् तिमीहरूलाई भन्नु-पर्ने, तर सक्दैनौ सक्दैनौ सहन अहिले।
[G2089](#) [G4183](#) [G2192](#) [G4771](#) [G3004](#) [G0235](#) [G3756](#) [G1410](#) [G0941](#) [G0737](#)

“मलाई अझै तिमीहरूसँग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ।

13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς
 जब तर आउनुहुनेछ उहाँ, त्यो आत्मा त्यो सत्यको, डो-याउनुहुनेछ तिमीहरूलाई
[G3752](#) [G1161](#) [G2064](#) [G1565](#) [G3588](#) [G4151](#) [G3588](#) [G0225](#) [G3594](#) [G4771](#)

ἐν τῇ ἀληθείᾳ πάσῃ; οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα
 सबै सबै सत्यमा सम्पूर्ण; बोल्नुहुन्न किनभने बोल्नुहुनेछ आफ्नोबाट आफ्नोबाट, तर जे-जति
[G1722](#) [G3588](#) [G0225](#) [G3956](#) [G3756](#) [G1063](#) [G2980](#) [G0575](#) [G1438](#) [G0235](#) [G3745](#)

ἀκούσει, λαλήσει; καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
 सुन्नुहुन्छ, बोल्नुहुनेछ; र ती आउने-कुराहरू जनाउनुहुनेछ तिमीहरूलाई।
[G0191](#) [G2980](#) [G2532](#) [G3588](#) [G2064](#) [G0312](#) [G4771](#)

तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ।

14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται, καὶ ἀναγγελεῖ
 उहाँले मेरो महिमा-गर्नुहुनेछ, किनभने मेरोबाट मेरोबाट मेरोबाट लिनुहुनेछ, र जनाउनुहुनेछ
[G1565](#) [G1473](#) [G1392](#) [G3754](#) [G1537](#) [G3588](#) [G1699](#) [G2983](#) [G2532](#) [G0312](#)

ὑμῖν.
 तिमीहरूलाई।
[G4771](#)

सत्यको आत्माले मकहाँ महिमा ल्याउनु हुनेछ। कसरी? उसले मबाट कुराहरू पाउने छन् र तिमीहरूलाई ती सबैकुरा व्याख्या गर्नेछन्। सबै कुराहरू जो पितासंग छन् ती सबै मेरा हुन्।

15 πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμὰ ἐστίν; διὰ τοῦτο, εἶπον ὅτι ἐκ
 सबै-कुरा जे-जति छ ती पिताको, मेरो हो; त्यसकारण त्यसकारण, मैले-भने कि मेरोबाट
[G3956](#) [G3745](#) [G2192](#) [G3588](#) [G3962](#) [G1699](#) [G1510](#) [G1223](#) [G3778](#) [G3004](#) [G3754](#) [G1537](#)

τοῦ ἐμοῦ λαμβάνει, καὶ ἀναγγελεῖ ὑμῖν.
 मेरोबाट मेरोबाट लिनुहुन्छ, र जनाउनुहुनेछ तिमीहरूलाई।
[G3588](#) [G1699](#) [G2983](#) [G2532](#) [G0312](#) [G4771](#)

त्यसैकारणले म भन्दैछु त्यस आत्माले जे कुराहरू मबाट पाउने छन् र ती सबै तिमीहरूलाई घोषणा गर्नेछन्।

16 Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με; καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με,
 अलि-बेरमा र अब-उसो देख्दैनौ मलाई; र फेरि अलि-बेरमा र देख्नेछौ मलाई,
[G3398](#) [G2532](#) [G3765](#) [G2334](#) [G1473](#) [G2532](#) [G3825](#) [G3398](#) [G2532](#) [G3708](#) [G1473](#)

<ὅτι ὑπάγω πρὸς τὸν πατέρα>.
 <किनभने जान्छु पिताकहाँ पिताकहाँ पिताकहाँ>।
[G3754](#) [G5217](#) [G4314](#) [G3588](#) [G3962](#)

“केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ। अनि अर्को केही बेर पछि मलाई फेरि तिमीहरूले देख्नेछौ।”

17 Εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, τί ἐστίν τοῦτο
 भने तब केही उहाँका चेलाहरूले उहाँका एक-अर्कालाई एक-अर्कालाई, के हो यो
[G3004](#) [G3767](#) [G1537](#) [G3588](#) [G3101](#) [G0846](#) [G4314](#) [G0240](#) [G5101](#) [G1510](#) [G3778](#)

ὁ λέγει ἡμῖν, Μικρὸν καὶ οὐ θεωρεῖτέ με; καὶ, πάλιν μικρὸν καὶ
 जो भन्नुहुन्छ हामीलाई, अलि-बेरमा र देख्दैनौ देख्दैनौ मलाई? र, फेरि अलि-बेरमा र
[G3739](#) [G3004](#) [G1473](#) [G3398](#) [G2532](#) [G3756](#) [G2334](#) [G1473](#) [G2532](#) [G3825](#) [G3398](#) [G2532](#)

ὄψεσθέ με? καὶ Ὅτι ὑπάγω πρὸς τὸν Πατέρα?
 देख्नेछौ मलाई? र किनभने जान्छु पिताकहाँ पिताकहाँ पिताकहाँ?
[G3708](#) [G1473](#) [G2532](#) [G3754](#) [G5217](#) [G4314](#) [G3588](#) [G3962](#)

कोही चेलाहरूले आपसमा भने, “येशूले जब त्यसो भन्नु हुन्छ त्यसको मतलब के हो? ‘केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौं अनि तब केही बेरपछि मलाई फेरि देख्नेछौं?’ त्यसो जब भन्नुहुन्छ, ‘म पिताकहाँ जाँदैछु।’ त्यसको अर्थ के हो?”

- 18 ἔλεγον οὖν, Τοῦτο «τί ἐστίν» ὁ λέγει, τὸ μικρόν? οὐκ οἶδαμεν
 भन्दै-थिए तब, यो के हो जो भन्नुहुन्छ, त्यो अलि-बेरमा? थाहा-छैन थाहा-छैन
[G3004](#) [G3767](#) [G3778](#) [G5101](#) [G1510](#) [G3739](#) [G3004](#) [G3588](#) [G3398](#) [G3756](#) [G1492](#)

τί λαλεῖ.
 के बोल्नुहुन्छ।
[G5101](#) [G2980](#)

चेलाहरूले सोधे, “‘केही बेरपछि’ भन्नुको तात्पर्य के हो? उहाँले के भनिरहनु भएको छ हामीले केही बुझ्नेनौं।”

- 19 ἔγνων [ὁ] Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς, Περὶ
 जान्नुभयो ती येशूले कि चाहन्थे उहाँलाई सोध्न, र भन्नुभयो तिमीहरूलाई, यसको-बारेमा
[G1097](#) [G3588](#) [G2424](#) [G3754](#) [G2309](#) [G0846](#) [G2065](#) [G2532](#) [G3004](#) [G0846](#) [G4012](#)
- τούτου ζητεῖτε μετ’ ἀλλήλων, ὅτι εἶπον, Μικρὸν καὶ οὐ θεωρεῖτέ με;
 यसको-बारेमा खोज्दैछौं आपसमा एक-अर्कासँग, कि मैले-भनें, अलि-बेरमा र देख्दैनौं देख्दैनौं मलाई?
[G3778](#) [G2212](#) [G3326](#) [G0240](#) [G3754](#) [G3004](#) [G3398](#) [G2532](#) [G3756](#) [G2334](#) [G1473](#)
- καὶ πάλιν, μικρὸν καὶ ὄψεσθέ με?
 र फेरि, अलि-बेरमा र देख्नेछौं मलाई?
[G2532](#) [G3825](#) [G3398](#) [G2532](#) [G3708](#) [G1473](#)

येशूले जान्नु भयो कि चेलाहरूले त्यस विषयमा उहाँलाई सोध्न चाहन्छन्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू आपसमा सोधिरहेछौं मेरो भन्नुको तात्पर्य जब मैले भने, केही बेरपछि तिमीहरूले मलाई देख्ने छैनौं। तिमीहरूले यो जान्नलाई आपसमा बहस गरेकाछौं। त्यसपछि फेरि अर्को केही बेरपछि देख्नेछौं?”

- 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ
 साँच्चै साँच्चै भन्छु तिमीहरूलाई, कि रुनेछौं र विलाप-गर्नेछौं तिमीहरू, तर तर
[G0281](#) [G0281](#) [G3004](#) [G4771](#) [G3754](#) [G2799](#) [G2532](#) [G2354](#) [G4771](#) [G3588](#) [G1161](#)
- κόσμος χαρήσεται; ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ ἢ λύπη ὑμῶν εἰς χαρὰν
 संसार खुसी-हुनेछ; तिमीहरू दुःखित-हुनेछौं, तर त्यो दुःख तिमीहरूको आनन्दमा आनन्दमा
[G2889](#) [G5463](#) [G4771](#) [G3076](#) [G0235](#) [G3588](#) [G3077](#) [G4771](#) [G1519](#) [G5479](#)
- γενήσεται.
 परिणत-हुनेछ।
[G1096](#)

म तिमीहरूलाई साँचो भन्छु। तिमीहरू रुनेछौं र दुःखी हुनेछौं तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौं तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।

- 21 ἡ γυνὴ ὅταν τίκτη, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς; ὅταν
 एउटी स्त्री जब जन्माउँछे, दुःख हुन्छ, किनभने आएको-छ उनको समय उनको; तर-जब
[G3588](#) [G1135](#) [G3752](#) [G5088](#) [G3077](#) [G2192](#) [G3754](#) [G2064](#) [G3588](#) [G5610](#) [G0846](#) [G3752](#)
- δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν,
 तर जन्माउँछे त्यो बालक, अब-उसो सम्झिँदैन त्यो कष्ट, कारणले त्यो आनन्दको,
[G1161](#) [G1080](#) [G3588](#) [G3813](#) [G3765](#) [G3421](#) [G3588](#) [G2347](#) [G1223](#) [G3588](#) [G5479](#)
- ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.
 कि जन्मियो मानिस यस यस संसारमा।
[G3754](#) [G1080](#) [G0444](#) [G1519](#) [G3588](#) [G2889](#)

“जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्दछ, उनले अधिका पीडाहरू भुल्छिन्, किनभने उनले बालक संसारमा जन्मिएको खुशीमा अधिका पीडाहरू त्यसै भुल्दछिन्।”

- 22 καὶ ὑμεῖς οὖν, νῦν μὲν λύπην ἔχετε; πάλιν δὲ ὄψομαι ὑμᾶς,
र तिमीहरूलाई पनि, अहिले चाहिँ दुःख छ; फेरि तर भेट्नेछु तिमीहरूलाई,
[G2532](#) [G4771](#) [G3767](#) [G3568](#) [G3303](#) [G3077](#) [G2192](#) [G3825](#) [G1161](#) [G3708](#) [G4771](#)
- καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν, οὐδείς αἴρει
र खुसी-हुनेछ तिमीहरूको तिमीहरूको हृदय, र त्यो आनन्द तिमीहरूको, कसैले खोस्दैन
[G2532](#) [G5463](#) [G4771](#) [G3588](#) [G2588](#) [G2532](#) [G3588](#) [G5479](#) [G4771](#) [G3762](#) [G0142](#)
- ἀφ’ ὑμῶν.
तिमीहरूबाट तिमीहरूबाट।
[G0575](#) [G4771](#)

तिमीहरूसँग पनि ठीक त्यस्तै हुनेछ। अहिले तिमीहरू दुःखीछौ। तर म तिमीहरूलाई फेरि देख्नेछु र तिमीहरू खुशी हुनेछौ। अनि कसैले पनि तिमीहरूको खुशी खोसेर लानेछैन।

- 23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν ἀμὴν λέγω
र त्यस त्यस त्यस दिनमा, मलाई सोध्दैनौ सोध्दैनौ केही-पनि। साँच्चै साँच्चै भन्छु
[G2532](#) [G1722](#) [G1565](#) [G3588](#) [G2250](#) [G1473](#) [G3756](#) [G2065](#) [G3762](#) [G0281](#) [G0281](#) [G3004](#)
- ὑμῖν, ἄν τι αἰτήσητε, τὸν Πατέρα «δώσει ὑμῖν»Π, «ἐν τῷ
तिमीहरूलाई, जे-किन जे-किन माग्छौ, ती पिताले दिनुहुनेछ तिमीहरूलाई, मेरो मेरो
[G4771](#) [G0302](#) [G5100](#) [G0154](#) [G3588](#) [G3962](#) [G1325](#) [G4771](#) [G1722](#) [G3588](#)
- ὄνοματί μου».
नाममा नाममा।
[G3686](#) [G1473](#)

त्यस दिन तिमीहरूले मलाई केही पनि सोध्ने छैनौ। म तिमीहरूलाई साँचो भन्दछु। मेरो नाममा जे मागे पनि मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ।

- 24 ἕως ἄρτι οὐκ ἠτήσατε οὐδέν ἐν τῷ ὀνόματί μου. αἰτεῖτε, καὶ
अहिलेसम्म अहिलेसम्म माग्यौ माग्यौ केही-पनि मेरो मेरो नाममा नाममा। माग, र
[G2193](#) [G0737](#) [G3756](#) [G0154](#) [G3762](#) [G1722](#) [G3588](#) [G3686](#) [G1473](#) [G0154](#) [G2532](#)
- λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ἴῃ πεπληρωμένη.
पाउनेछौ, ताकि तिमीहरूको आनन्द तिमीहरूको होस् परिपूर्ण।
[G2983](#) [G2443](#) [G3588](#) [G5479](#) [G4771](#) [G1510](#) [G4137](#)

तिमीहरूले अझ सम्म मेरो नाममा केही पनि मागेकै छैनौ। माग अनि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।

- 25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν; ἔρχεται ὥρα ὅτε οὐκέτι
यी-कुराहरू दृष्टान्तहरूमा दृष्टान्तहरूमा मैले-भनेको-छु तिमीहरूलाई; आउँछ समय जब अब-उसो
[G3778](#) [G1722](#) [G3942](#) [G2980](#) [G4771](#) [G2064](#) [G5610](#) [G3753](#) [G3765](#)
- ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ, περὶ τοῦ
दृष्टान्तहरूमा दृष्टान्तहरूमा बोल्दिने तिमीहरूलाई, बरु खुलस्त-रूपमा, पिताको-विषयमा पिताको-विषयमा
[G1722](#) [G3942](#) [G2980](#) [G4771](#) [G0235](#) [G3954](#) [G4012](#) [G3588](#)
- Πατρός ἀπαγγελῶ ὑμῖν.
पिताको-विषयमा बताउनेछु तिमीहरूलाई।
[G3962](#) [G0518](#) [G4771](#)

“यी कुराहरू मैले तिमीहरूलाई अर्थ लुकाएर भनिसकेकोछु। तर समय आउँदैछ म तिमीहरूसँग खुल्ला पारेर यी कुराहरू भन्नेछु। मेरा पिताको विषयमा तिमीहरूलाई सरल भाषामा भन्नेछु।

- 26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐν τῷ ὀνόματί μου αἰτήσεσθε; καὶ οὐ λέγω
त्यस त्यस त्यस दिनमा, मेरो मेरो नाममा नाममा माग्नेछौ; र भन्दिने भन्दिने
[G1722](#) [G1565](#) [G3588](#) [G2250](#) [G1722](#) [G3588](#) [G3686](#) [G1473](#) [G0154](#) [G2532](#) [G3756](#) [G3004](#)
- ὑμῖν, ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν,
तिमीहरूलाई, कि म बिन्ती-गर्नेछु ती पितालाई तिमीहरूका-लागि तिमीहरूका-लागि,
[G4771](#) [G3754](#) [G1473](#) [G2065](#) [G3588](#) [G3962](#) [G4012](#) [G4771](#)

त्यस समय मेरो नाममा मेरा पितालाई बिन्ती गर्नेछौ। तर मैले भनिरहेकोछैन कि तिमीहरूको निम्ति म मेरा पितालाई भन्नेछु।

- 27 αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε,
किनभने-आफै किनभने ती पिताले माया-गर्नुहुन्छ तिमीहरूलाई, किनभने तिमीहरूले मलाई माया-गर्यो,
[G0846](#) [G1063](#) [G3588](#) [G3962](#) [G5368](#) [G4771](#) [G3754](#) [G4771](#) [G1473](#) [G5368](#)
- καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον.
र विश्वास-गर्यो कि म परमेश्वरबाट परमेश्वरबाट परमेश्वरबाट आएँ।
[G2532](#) [G4100](#) [G3754](#) [G1473](#) [G3844](#) [G3588](#) [G2316](#) [G1831](#)

किनभने पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेकाछौ। त्यसकारणले तिमीहरूले विश्वास गर्छौ कि म परमेश्वरबाट आएको हुँ।

- 28 ἐξῆλθον ἐκ τοῦ Πατρὸς, καὶ ἐλήλυθα εἰς τὸν κόσμον; πάλιν ἀφίημι
आएँ पिताबाट पिताबाट पिताबाट, र आएको-छु यस यस संसारमा; फेरि छोड्छु
[G1831](#) [G1537](#) [G3588](#) [G3962](#) [G2532](#) [G2064](#) [G1519](#) [G3588](#) [G2889](#) [G3825](#) [G0863](#)
- τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν Πατέρα.
यो संसार, र जान्छु पिताकहाँ पिताकहाँ पिताकहाँ।
[G3588](#) [G2889](#) [G2532](#) [G4198](#) [G4314](#) [G3588](#) [G3962](#)

म पिताबाट संसारमा आएँ। अब म यो संसार छोडेर पिता कहाँ फर्केर जाँदैछु।”

- 29 Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ, Ἴδε, νῦν ἐν παρρησίᾳ λαλεῖς, καὶ
भन्छन् ती चेलाहरू उहाँका, हेर्नुहोस्, अब खुलस्त-रूपमा खुलस्त-रूपमा बोल्नुहुन्छ, र
[G3004](#) [G3588](#) [G3101](#) [G0846](#) [G3708](#) [G3568](#) [G1722](#) [G3954](#) [G2980](#) [G2532](#)
- παροιμίαν οὐδεμίαν λέγεις.
दृष्टान्त कुनै-पनि भन्नुहुन्न।
[G3942](#) [G3762](#) [G3004](#)

तब येशूका चेलाहरूले भने, “तपाईंले अहिले हामीलाई खुलस्त भन्नुभयो। त्यस्तो बुझ्ने नसक्ने अफेरो नबनाई तपाईंले भन्नु भएन।

- 30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρεῖαν ἔχεις, ἵνα
अब जान्दछौ कि जान्नुहुन्छ सबै-कुरा, र आवश्यकता-छैन आवश्यकता-छैन आवश्यकता-छैन, कि
[G3568](#) [G1492](#) [G3754](#) [G1492](#) [G3956](#) [G2532](#) [G3756](#) [G5532](#) [G2192](#) [G2443](#)
- τίς σε ἐρωτᾷ. ἐν τούτῳ πιστεύομεν, ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.
कसैले तपाईंलाई सोध्नुपरोस्। यसबाट यसबाट विश्वास-गर्छौं, कि परमेश्वरबाट परमेश्वरबाट आउनुभयो।
[G5100](#) [G4771](#) [G2065](#) [G1722](#) [G3778](#) [G4100](#) [G3754](#) [G0575](#) [G2316](#) [G1831](#)

हामीले अब बुझ्न सक्छौ कि तपाईंले प्रत्येक कुरा जान्नु हुन्छ। तपाईंले सोध्नु अगाडि नै कुनै पनि मानिसको उत्तर दिनु सक्नुहुन्छ। यही कारणले हामीलाई विश्वास दिलाउँछ कि तपाईं परमेश्वरबाट आउनु भएको हो।”

- 31 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, Ἄρτι πιστεύετε?
जवाफ-दिनुभयो तिनीहरूलाई येशूले, अहिले विश्वास-गर्छौं?
[G0611](#) [G0846](#) [G2424](#) [G0737](#) [G4100](#)

येशूले भन्नुभयो, “यसर्थः अब तिमीहरूले विश्वास गर्यो?”

- 32 ἰδοὺ, ἔρχεται ὥρα, καὶ ἐλήλυθεν, ἵνα σκορπισθῆτε, ἕκαστος εἰς
हेर, आउँछ समय, र आइसकेको-छ, जब छरिनेछौ, हरेक आफ्नो-आफ्नो
[G3708](#) [G2064](#) [G5610](#) [G2532](#) [G2064](#) [G2443](#) [G4650](#) [G1538](#) [G1519](#)
- τὰ ἴδια, καὶ μόνον ἀφήτε; καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ
आफ्नो-आफ्नो ठाउँमा, र-मलाई एकलो छोड्नेछौ; तर एकलो-छैन एकलो-छैन एकलो, किनभने ती
[G3588](#) [G2398](#) [G2504](#) [G3441](#) [G0863](#) [G2532](#) [G3756](#) [G1510](#) [G3441](#) [G3754](#) [G3588](#)
- Πατὴρ μετ' ἐμοῦ ἐστιν.
पिता मसँग मसँग हुनुहुन्छ।
[G3962](#) [G3326](#) [G1473](#) [G1510](#)

ध्यानले सुन, तिमीहरू छरिएर बस्ने समय आइरहेछ। तिमीहरू प्रत्येक आफ्नै घरमा छरपष्ट हुनेछौ। त्यो समय अब आएको छ। तिमीहरूले मलाई छाडनेछौ। म एकलो रहनेछु। तर म वास्तवमा एकलो रहनेछैन किनभने पिता मसंग रहनु हुनेछ।

- 33 ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ
यी-कुराहरू मैले-भनेको-छु तिमीहरूलाई, ताकि ममा ममा शान्ति पाओ। यस यस संसारमा
[G3778](#) [G2980](#) [G4771](#) [G2443](#) [G1722](#) [G1473](#) [G1515](#) [G2192](#) [G1722](#) [G3588](#) [G2889](#)
- θλίψιν ἔχετε. ἀλλὰ θαρσεῖτε; ἐγὼ νενίκηκα τὸν κόσμον.
क्लेश छ। तर हिम्मत-राख; मैले जितेको-छु यो संसारलाई।
[G2347](#) [G2192](#) [G0235](#) [G2293](#) [G1473](#) [G3528](#) [G3588](#) [G2889](#)

“मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”